



मदन लम्साल

अभियान लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि

वितरणयोग्य नाफा सुधारिएर साढे ४ करोडभन्दा बढी कायम

काठमाडौं (अस) । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिल्लो वर्षको तुलनामा ४ हजार ५५८ दशमलव ८७ प्रतिशत बढी खुद नाफा गर्न सफल भएको छ । अधिल्लो वर्ष चौथो त्रैमाससम्म ३० लाख ६१ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले गतवर्षको सोही अवधिसम्म भने १४ करोड २६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।

गतवर्ष कम्पनीको खुद नाफामा उल्लेख्य वृद्धि देखिनुको मुख्य कारण इम्पेयरमेन्ट चार्जबापतको रकम फिर्ता रहेको छ । सम्भावित जोखिमका लागि अधिल्लो वर्ष इम्पेयरमेन्ट चार्जबापतको रकम ४ करोड ६० लाख रुपैयाँभन्दा बढी छुट्ट्याएको कम्पनीले गतवर्ष भने सोहीवपतको १ करोड ९९ लाख



अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड
Aviyan Laghubitta Bittiya Sanstha Limited

हाल कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने जगेडा कोषमा १० करोड १६ लाख रुपैयाँभन्दा बढी रकम कायम छ ।

रुपैयाँभन्दा बढी रकम फिर्ता पाएको हो । गतवर्ष कम्पनीको सञ्चालन नाफा पनि २ हजार ३२४ दशमलव ८३ प्रतिशतले बढेर १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी भएको छ ।

ब्याज आम्दानी पनि गतवर्ष ५१ करोड ८४ लाख रुपैयाँभन्दा बढी छ, जुन रकम अधिल्लो वर्ष ३३ करोड ६८ लाख रुपैयाँभन्दा बढी थियो । खुद नाफामा उल्लेख्य सुधार भएको कम्पनीको वितरणयोग्य नाफा

ऋणात्मक अवस्थाबाट सुधारिएको छ । अधिल्लो वर्ष चौथो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको वितरणयोग्य नाफा गतवर्ष सोही अवधिसम्म सुधार भएर ४ करोड ५२ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।

हाल कम्पनीको चुक्तापूँजी २५ करोड रुपैयाँ छ भने जगेडा कोषमा १० करोड १६ लाख रुपैयाँभन्दा बढी रकम कायम छ । गतवर्ष कम्पनीको जगेडा कोष अधिल्लो

वर्षको तुलनामा ९० प्रतिशतभन्दा धेरैले बढेको छ । अधिल्लो वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोषमा ५ करोड ३४ लाख रुपैयाँभन्दा बढी रहेको थियो ।

गत चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ४१ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ३ अर्ब ५९ करोड ७२ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । यो अवधिसम्म कम्पनीको कर्जा सापटी भने २ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी छ ।

निष्क्रिय कर्जा पनि गतवर्ष कम भएको छ । अधिल्लो वर्ष ८ दशमलव ४१ प्रतिशत रहेको निष्क्रिय कर्जा गतवर्ष घटेर ७ दशमलव ४१ प्रतिशतमा भरेको हो । वार्षिक प्रतिशेद आम्दानी ५७ रुपैयाँ ४ पैसा रहेको कम्पनीको प्रतिशेद नेटवर्क भने १५८ रुपैयाँ ७५ पैसा छ ।



हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड

नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कर्जा लगायी गर्न इजाजत पत्र प्राप्त संस्था

केन्द्रिय कार्यालय, त्रिपुरेश्वर, काठमाडौं

फोन नं. ०१-५९७००५९९

आ.व. २०८२/०८३ को चौथो त्रै-मासिक (Fourth Quarter) संक्षिप्त आर्थिक विवरण

प्रकाशित मिति २०८३/०४/२२

Unaudited Financial Results

1. Financial Statements

1.1 Statement of Financial Position

As on Fourth Quarter End (16th July 2026) of the Fiscal Year 2082/83 (2025/26) – Figures in NPR

Assets	This Quarter Ending	Immediate Previous Year Ending
Cash and cash equivalent	103,808,944	116,164,408
Other trading assets	-	-
Loans and Advances to B/Fis	-	-
Loans and Advances to customers	12,218,499,662	8,025,528,201
Investment Securities	-	-
Current Tax Assets	20,840,202	40,317,994
Investment property	-	-
Property and equipment	212,181,404	105,615,476
Goodwill and intangible assets	5,143,366	5,842,887
Deferred tax assets	3,146,500	2,910,038
Other assets	75,730,879	137,215,405
Total Assets	12,639,350,957	8,433,594,408
Borrowings	9,279,878,523	6,150,213,305
Current Tax Liabilities	-	-
Provisions	12,164,639	13,320,305
Deferred tax liabilities	-	-
Other liabilities	1,459,352,323	780,828,470
Total Liabilities	10,751,395,485	6,944,362,081
Share capital	830,000,000	830,000,000
Share premium	-	-
Retained earning	774,066,195	455,087,679
General Reserves	283,889,277	204,144,649
Total Equity attributable to equity holders	1,887,955,472	1,489,232,328
Non-controlling interests	-	-
Total Equity	1,887,955,472	1,489,232,328
Total Liabilities and Equity	12,639,350,957	8,433,594,408

1.2 Statement of Profit or Loss

For the Fourth Quarter Ended 16th July 2026 of the Fiscal Year 2082/83 (2025/26) – Figures in NPR

Particulars	Current Year		Previous Year	
	This Quarter	Up to This Quarter (YTD)	This Quarter	Up to This Quarter (YTD)
Interest Income	280,364,137	939,179,770	164,567,090	482,383,171
Interest Expenses	126,365,574	454,532,711	92,209,126	261,370,028
Net Interest Income	153,998,563	484,647,058	72,357,964	221,013,143
Fee and Commission Income	159,414,178	560,690,209	143,456,702	468,580,618
Fee and Commission Expense	-	-	4,443,000	6,980,000
Net Fee and Commission Income	159,414,178	560,690,209	139,013,702	461,600,618
Net Interest and Commission Income	313,412,741	1,045,337,267	211,371,666	682,613,762
Net Trading Income	-	-	-	-
Other Operating Income	-	-	-	-
Total Operating Income	313,412,741	1,045,337,267	211,371,666	682,613,762
Impairment Charge/(Reversal) for Loans and Other Losses	(12,906,717)	50,016,118	9,065,697	60,989,865
Net Operating Income	326,319,458	995,321,149	202,305,969	621,623,896
Operating Expenses	-	-	-	-
Personnel Expenses	56,887,334	231,151,959	52,082,200	168,083,328
Other Operating Expenses	24,458,430	120,522,570	40,340,858	102,881,718
Depreciation and Amortization	8,066,014	28,968,047	6,884,607	15,377,274
Total Operating Expenses	89,411,777	380,642,576	99,307,665	286,342,320
Operating Profit	236,907,681	614,678,573	102,998,304	335,281,577
Non-operating Income	362,058	1,453,373	119,364	185,198
Non-operating Expense	13,233,804	17,873,539	511,090	511,090
Profit Before Income Tax	224,035,935	598,258,407	102,606,579	334,955,685
Income Tax Expenses	66,655,120	199,535,263	32,395,845	118,785,988
Current Tax	66,543,644	199,771,724	33,085,918	118,041,411
Deferred Tax	111,476	(236,461)	(690,073)	744,577
Profit for the Year	157,380,816	398,723,145	70,210,734	216,169,697
Other Comprehensive Income, Net of Income Tax	-	-	-	-
Total Comprehensive Income for the Period	157,380,816	398,723,145	70,210,734	216,169,697
Profit Attributable To:				
Equity Holders	157,380,816	398,723,145	70,210,734	216,169,697
Non-controlling Interests	-	-	-	-
Profit for the Year	157,380,816	398,723,145	70,210,734	216,169,697

1.3 Statement of Distributable Profit or Loss

For the Fourth Quarter Ended 16th July 2026 – Amount in NPR

Particulars	Current Year YTD	Previous Year Corresponding YTD
Opening Retained Earnings	455,087,679	284,006,221
Net Profit/(Loss) as per Statement of Profit or Loss	398,723,145	216,169,697
Appropriations:		
a. General Reserve	(79,744,629)	(43,233,939)
b. Foreign Exchange Fluctuation Fund	-	-
c. Capital Redemption Reserve	-	-
d. Corporate Social Responsibility Fund	-	-
e. Employee Training Fund	-	-
f. Bonus Share Issued	-	-
g. Cash Dividend Paid	-	-
h. Others	-	(1,854,300)
Profit or (Loss) Before Regulatory Adjustment	774,066,195	455,087,679
Regulatory Adjustment:		
a. Interest Receivables (-)/Previous Accrued Interest Received (+)	-	-
b. Short Loan Loss Provision in Accounts (-)/Reversal (+)	-	-
c. Short Provision for Possible Losses on Investment (-)/Reversal (+)	-	-
d. Short Loan Loss Provision on Non-Banking Assets (-)/Reversal (+)	-	-
e. Deferred Tax Assets Recognized (-)/Reversal (+)	-	-
f. Goodwill Recognized (-)/Impairment of Goodwill (+)	-	-
g. Bargain Purchase Gain Recognized (-)/Reversal (+)	-	-
h. Actuarial Loss Recognized (-)/Reversal (+)	-	-
i. Others (+/-)	-	-
Distributable Profit or (Loss) as at 16th July 2026	774,066,195	455,087,679

1.4 Key Financial Indicators

Key Financial Indicators	Current Year YTD	Previous Year Corresponding YTD
Basic EPS (Annualized)	48.04	26.04
Diluted EPS (Annualized)	48.04	26.35
Return on Equity (Annualized)	21.12%	14.52%
Net Worth per Share	227.46	179.43
Non-Performing Loan	1.87%	3.40%
Cost of Fund	5.77%	6.40%
Interest Rate Spread	3.39%	1.88%
Gearing Ratio (Borrowings / Equity)	4.92	4.13
Provision Coverage Ratio (Loan Loss Provision / NPL)	92.34%	76.83%

1.5 Basis of Preparation and Notes

- These unaudited financial statements have been prepared in accordance with Nepal Financial Reporting Standards (NFRS) and the section 10.8 of directives governing hire purchase lending companies issued by Nepal Rastra Bank (NRB).
- Loan loss provisions have been recognized at the higher of the provisioning requirement prescribed by Nepal Rastra Bank (NRB) and the Expected Credit Loss (ECL) requirement under NFRS 9.
- Previous period figures have been regrouped, rearranged, or restated wherever necessary for the purpose of comparability.
- These figures are unaudited and are subject to change based on the review of the Company's statutory auditor and/or directions of the Regulator.
- This publication is made pursuant to the applicable Nepal Rastra Bank and Securities Board of Nepal disclosure requirements for licensed hire purchase lending companies.

2. Management Analysis

Operating Environment

Nepal's economy recorded moderate growth during FY2082/83, despite challenges arising from civil unrest and regional geopolitical disruptions. Private sector credit growth remained subdued at around 5.7% while the Company achieved a loan portfolio growth of 52.25% and profit growth of 84.45%, significantly outperforming the overall market. Meanwhile, Nepal Rastra Bank identified deteriorating asset quality as the banking sector's key challenge, with system-wide non-performing loans increasing from 1.31% to over 4.6% over the past three years. In contrast, the Company's non-performing loan ratio improved from 3.40% to 1.87% during the same period, demonstrating strong credit risk management and effective recovery performance.

Company Performance

Within this environment, the Company delivered strong financial performance during the quarter. The quarter experienced episodic disruptions and localized market volatility, which temporarily increased recovery intensity and collection pressures in select customer segments. Despite these pressures, our disciplined underwriting standards, early warning monitoring and focused recovery efforts have enabled us to maintain portfolio stability and protect asset quality. The loan portfolio expanded significantly by 52.25% as compared to the previous period, supported primarily by growth in the automobile segment. Profits increased by 84.45%, reflecting overall business growth and improved operational efficiency. Notably, this growth was achieved alongside an improvement in asset quality, with non-performing loans declining from 3.40% to 1.87%, and the balance sheet remains conservatively funded at a gearing of approximately 4.92 times equity – well within the Company's regulatory borrowing ceiling of 10 times net worth. The Company remains committed to strengthening asset quality, enhancing recovery mechanisms, and maintaining a balanced and diversified portfolio. We continue to focus on sustainable growth while prioritizing prudent risk management and safeguarding long-term stakeholder value.

Analysis of Interim Financial Statements

The Company reported a profit of NPR 398.72 million, a growth of 84.45%, and the overall loan portfolio stands at NPR 12,218.49 million, a growth of 52.25% in business size as compared to the corresponding previous period. This strong business growth and focused recovery effort has also improved asset quality, with non-performing loans decreasing from 3.40% to 1.87% even as the overall loan portfolio expanded significantly.

3. Details of Legal Proceedings

- No information regarding any lawsuit by or against the Company has been filed during the period under review, except the regular cases of debt recovery.

4. Corporate Governance

The Company is committed to maintaining a high level of ethical standards, corporate governance, and compliance. The Board of Directors and management strictly comply with the regulatory norms issued by Nepal Rastra Bank (NRB) and other regulatory authorities. Further, the Company adheres to all regulatory and legal requirements and industry best practices.

नोट: कम्पनी ऐन, २०६३ को दफा ८४ तथा नेपाल राष्ट्र बैंकको हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियान्वित व्यवस्था, २०७० (चौथो संशोधन, २०८०) को नियम नं. १० ट को प्रयोजनार्थ यस हायर पर्चेज कर्जा दिने कम्पनी हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (साविक हुलास फिन सभ लि.) को आ.व. ०८२/०८३ को चौथो त्रैमासिक संक्षिप्त आर्थिक विवरण प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ ।

तीतोमीठो

भन्डा र भिलिमिली

नेपालमा फरक-फरक भन्डाहरूको खुब प्रयोग भइरहन्छ । मैले देशको भन्डाको कुरा गरेको होइन । अनेक खाले दल र विचारहरूको नयाँ-नयाँ भन्डा र नयाँ-नयाँ फन्डाको कुरा गर्न लागेको हो ।

त्यसो त कतै नयाँ भन्डा फहराइरहेको छ । कतै पुरानो भन्डा धोएर फेरि सुकाइँदै छ । कतै भन्डा उही छ, भन्डाको डन्डा मात्र फेरिएको छ । कतै डन्डा पनि उही छ, रङ मात्र नयाँ छ । जनता भने अझै हावाको दिशा हेरेर कुन भन्डा छिटो फर्फराउँछ भनेर अनुमान गरिरहेका छन् ।

यतिवेला राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ राजनीतिक भन्डा फहराइरहेको छ । भन्डा फहराउनुभन्दा अगाडि उसले एउटा राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । पढ्दै जाँदा लाग्यो, अब देश कुनै एउटा विचारधाराले होइन, सबै विचारधारालाई एकैचोटि खुसी पार्ने कलाले चल्ने रहेछ । न वामपन्थी रिसाउने, न दक्षिणपन्थी । निजी क्षेत्र पनि मुस्कुराउने, समाजवाद पनि खुसी हुने । राज्य चलाउनेका आकार पनि साना हुने, सरकार पनि बलियो हुने सपना साकार हुने । डोरोमाथि हिँड्ने कलाकारले पनि देखाउन गाह्रो पर्ने खालको गज्जबको सन्तुलन थियो प्रतिवेदनमा ।

यो पढ्दा मलाई पुराना भन्डाहरूका सम्झना आए । हामी नेपाली घोषणापत्रभन्दा भन्डा छिटो सम्झन्छौं । किनभने घोषणापत्र चुनावपछि दराजमा जान्छ, भन्डा भने पाँच वर्षसम्म पोलमै फर्फराइरहन्छ । त्यसैले आजको भन्डा हेर्दा हिजोको भन्डा सम्झिन्छु म ।

अहिले रास्वपाको 'नयाँ नेपाल'को नयाँ भन्डाले पुरानो नेपाललाई अवकाश दिएको घोषणा गर्‍यो । सुशासनको नारा अहिले खुब विकेको छ । त्यसअघि ओली महाराजको 'समृद्ध नेपाल, सुखी नेपाली' वाला भन्डाले समृद्धिको बाटो देखाएको थियो । उनको पालामा रेलको भेल खुबै चल्यो । त्यसअघि प्रचण्ड-बाबुरामको 'जनयुद्ध'ले नयाँ समाज बनाउने सपना देखाएको थियो । त्योभन्दा अघि शिशु लोकतन्त्रको जमाना थियो । कसैले सरकारको विरोध गर्‍यो वा केही गर्‍यो कि 'शिशु प्रजातन्त्र'को दुहाइ आइहाल्यो ।

त्यसअघि पञ्चायत कालमा महेन्द्रको निर्दलीय प्रजातन्त्र, वीरेन्द्रको सुधारिएको पञ्चायती प्रजातन्त्र र पछि ज्ञानेन्द्रको 'बहुदलीय प्रजातन्त्र' नै सबै समस्याको अन्तिम औषधि थियो, जसमा जनताका आधारभूत आवश्यकता पूरा गर्ने वाचा थिए, देशलाई एसियाली मापदण्डमा पुर्‍याउने साँचा थिए, तर सबै काँचे भए । अझ त्यसअघि फर्किँदा 'दलविहीन प्रजातन्त्र'ले दल हटेपछि भगडा पनि हट्छ भन्ने विश्वास दिलाइएको थियो ।

नारा फेरिए । भन्डा फेरिए । अनुहार फेरिए । तर नागरिकको मुहार भने त्यति धेरै फेरिएन । यस्तै सोच्दै म हिजो बिहान एउटा सरकारी कार्यालय पुगेको थिएँ ।

भवनको मुख्य ढोकामा ठूलो ब्यानर टाँसिएको थियो, 'राष्ट्रिय उच्चस्तरीय अन्तरमन्त्रालय समन्वय तथा प्रभावकारी कार्यान्वयन सम्बन्धी विशेष छलफल कार्यक्रम' । शीर्षक यति लामो थियो कि पढ्दापढ्दै कार्यक्रम सकिन लागेको जस्तो लाग्यो । भित्र छिर्ने । कर्सीहरू गोलाकारमा मिलाएर सजाइएका थिए । बीचमा एउटा फूलदानी थियो । फूल प्लास्टिकको रहेछ । पानीचाहिँ साँच्चिकै थियो ।

मलाई त्यही क्षण लाग्यो, सायद हाम्रो राज्यतन्त्र पनि यही फूलदानीजस्तै रहेछ । बाहिरबाट सबैभन्दा सुन्दर देखिने वस्तु कुम्रिम हुन्छ र वास्तवमै जीवन दिने कुरा आँखाबाट लगभग लुन्छ ।

हल विस्तारै भरिँदै थियो । कसैले फाइल बोकेको थियो । कसैले ल्यापटप । कसैले मोबाइल । केहीले फाइल खोलेका थिए, केहीले फेसबुक । तर सबैको अनुहारमा एउटै साफा जम्मेवारी थियो- गम्भीर देखिनु । हाम्रो देशमा काम गर्नुभन्दा पहिले गम्भीर देखिन सिकाइन्छ । त्यसपछि मात्रै काम गर्ने कि नगर्ने भन्ने विषयमा कार्यदल बन्छ ।

कार्यक्रम शुरू भयो । पहिलो वक्ताले भने, 'अब हामी परिणाममुखी हुनुपर्छ ।'

दोस्रो वक्ताले परिणाममुखी हुन समिति

गठन गर्न प्रस्ताव राखे ।

तेस्रो वक्ताले समितिको कार्यविधि बनाउन उपसमिति आवश्यक रहेको बताए ।

चौथो वक्ताले उपसमितिले विज्ञसँग परामर्श गर्नुपर्ने सुझाव दिए ।

पाँचौ वक्ताले विस्तृत अध्ययनको आवश्यकता औल्याए ।

अन्त्यमा सबैले एकमतले निष्कर्ष निकाले, 'यस विषयमा अर्को बैठक चाँडै बस्नेछ ।'

त्यो दिन मलाई फेरि एउटा ज्ञान प्राप्त भयो । हामीकहाँ निर्णयहरू जन्मिँदैनन्, बैठकहरू जन्मिन्छन् । एउटा बैठकले अर्को बैठक जन्माउँछ । त्यसले अर्को । त्यसपछि समीक्षा । त्यसपछि पुनः समीक्षा । त्यसपछि 'कार्यान्वयनका चुनौतीहरू' शीर्षकको यस्तै कार्यशाला । त्यसपछि कार्यक्रमको सफलतावारे प्रेस विज्ञप्ति । काम भने कतै बाटोमै हराइरहेको हुन्छ ।

अहिले नेपालमा कुनै पनि समस्याको आयु मानिसभन्दा लामो छ । किनभने समस्या समाधान हुँदैन, प्रक्रियामा प्रवेश गर्छ । प्रक्रिया समितिमा जान्छ । समिति अध्ययनमा । अध्ययन प्रतिवेदनमा । प्रतिवेदन सिफारिसमा । सिफारिस कार्यान्वयनको प्रतीक्षा । अनि एक दिन समस्या आफै बूढो भएर इतिहासको जिम्मामा जान्छ । तर त्यो इतिहास पनि शान्त बस्दैन । उसलाई सम्झन अर्को स्मृति समारोह आयोजना हुन्छ । यही बीचमा बाहिर फेरि अर्को भन्डा फहराइसकेको हुन्छ ।

हाम्रो समय साँच्चै अनौठो छ । एउटा कुनै पूर्वाधार परियोजना बनाउने प्रक्रियामा जानुअघि वन कार्यालयको एउटा सामान्य कर्मचारीले ठूलै जोखिम मोलेर अर्बौ लगानी गर्न कस्सिएको एउटा उच्चमीलाई यमराजका अगाडि एउटा निरीह प्राणीजस्तो बनाउन सक्छ । अरू ठूला कामको त कुरै छाडौं, सडकको एउटा सामान्य खाल्डो पुरिनुअघि पनि पहिले त उद्घाटनको ब्यानर तयार हुन्छ । अस्पतालमा औषधि आउनुअघि

हामीले प्रत्येक युगमा नयाँ भन्डा पायौं । प्रत्येक भन्डाले नयाँ बिहानको वाचा गर्‍यो । तर बिहान हुँदा देखिने दृश्य भने उस्तै रह्यो- उही बैठक, उही समिति, उही समीक्षा, उही कार्यदल, उही घोषणा, उही उद्घाटन, उही तस्वीर, उही ताली, उस्तै गाली ।

स्वास्थ्य सुधारको विज्ञापन आइसकेको हुन्छ । विद्यालयमा शिक्षक पुग्नुअघि नयाँ पाठ्यक्रम वा नयाँ शिक्षा दर्शनको प्रदर्शन हुन्छ ।

किसानले मल नपाइरहँदा कृषि सफलताको तथ्यांक तयार हुन्छ । व्यापारीले पसल बन्द गरिर